

**जातीय समानताको बढावाको निम्ति
अवस्थित र योजनाबद्ध उपायहरू
हङकङ वेधशाला**

हङकङ वेधशाला (HKO)ले आम जनता साथै अन्य विशेष प्रयोगकर्ता जस्तै शिपिंग र उड्डयन क्षेत्रको आवश्यकता पुरा गर्न, उच्च स्तरको मौसम विज्ञान सेवाहरू प्रदान गर्दछ। HKOले आम जनताहरूलाई, उनीहरूको जातीय पृष्ठभूमिका बाबजुद, सेवाहरू समान रूपमा प्राप्त हुने सुनिश्चित गर्न ठूलो महत्त्व दिन्छ।

सेवाहरू
सम्बन्धित

- HKOले (a) मौसमको पूर्वानुमान गर्न र खराब मौसमको चेतावनी जारी गर्न; (b) हङकङमा वातावरणीय विकिरणको तह बारे जानकारी प्रदान गर्न; (c) र एकनासको हङकङको मानक समय कायम राख्न र जियोफिजिकल (भौगोलिक विज्ञान), ओसिनोग्राफिक (समुन्द्री विज्ञान), एस्ट्रोनोमिकल (खगोल विज्ञान) र जलवायु सम्बन्धित सूचना उपलब्ध गर्ने उत्तरदायी लिन्छ।

अवस्थित
उपायहरू

- HKOको वेबसाइटमा हङकङको दर्दुवटा आनधकारिक भाषाहरू (चिनियाँ र अंग्रेजी) मा HKO को मौसम चेतावनी र सेवाहरूको जानकारी उपलब्ध छन्। विभिन्न भाषाहरूमा¹ मौसम सम्बन्धि आधारभूत जानकारी प्रदान गर्न निजीकृत मौसम वेबसाइट शुरू गरिएको छ।
- सर्वसाधारण जनतामा वितरण गर्नका लागि जानकारीमुलक र शैक्षिक पर्चाहरू/पुस्तिकाहरू पनि दुबै भाषाहरूमा प्रकाशित गरिएका छन्। यसका अतिरिक्त, HKO ले मौसम चेतावनी बारेका तीन पाँच पर्चाहरू ("आँधीवर्षाको चेतावनी प्रणाली", "जाडो र धेरै गर्मी मौसम", "हङकङको ट्रपिकल चेतावनी संकेतहरू", "कडा मनसुनका संकेत", तथा "मेघगर्जनको उत्पत्ति हुने प्रक्रिया र खतराहरू") विभिन्न भाषामा¹ अनुवाद गरेको छ, जसलाई HKO को वेबसाइटमा² अपलोड गरिएको छ।
(<https://www.hko.gov.hk/tc/publica/pubgen.htm>).

¹ समावेश गरिएका भाषाहरू हिन्दी, नेपाली, उर्दू, थाइ, बहासा इन्डोनेशिया, तगालोग, पञ्जाबी र भियतनामी हुन्।

² प्रकाशन नं. 20, 25, 33, 35, 44

- सार्वजनिक शिक्षाका लागि तयार गरिएका चिनियाँ भाषाका अनलाइन भिडियो पाठ्यक्रमहरू, अंग्रेजीमा³ आंशिक रूपमा उपलब्ध छन्।
- HKO मा अवस्थित मुख्य कार्यालयको काउन्टर र श्रोत केन्द्रले विविध जातिका व्यक्तिहरूको लागि यदि आवश्यक परे भाषाको लागि सहयोग खोज्नको लागि भाषाको पहिचान कार्ड प्रदान गर्दछ।
- भावी कार्यको मूल्यांकन
 - HKOले विविध जातिका मानिसहरूको आवश्यकताहरू पूरा गर्ने दृष्टिकोणको साथ, सेवाहरू समय-समयमा समीक्षा गर्नेछ ।
- लिने /लिनु पर्ने थप उपयाहरू
 - आगामी वर्षहरूमा HKOले विभिन्न भाषाहरूमा मौसम चेतावनी बारे पर्चाहरू र किताबहरू उपलब्ध गर्नेछ ।
 - HKO ले विविध जातिका मानिसहरूका आवश्यकताहरू अनुसार शैक्षिक गतिविधिहरू जस्तै HKO को भ्रमणहरू आयोजना गर्नेछ।
 - HKO ले सार्वजनिक शिक्षाको लागि बढि द्विभाषिक अनलाइन भिडियो पाठ्यक्रमहरू प्रदान गर्नेछ।

सोधपुछको लागि, कृपया सहायक विभागीय सचिव(जेनरल)² श्री एलन वोङ(Alan WONG) लाई निम्न माध्यम मार्फत सम्पर्क गर्नुहोस्:-

टेलिफोन नं. : 2926 8039

फ्याक्स नं. : 2311 9448

ईमेल : mailbox@hko.gov.hk

पत्राचार ठेगाना : Hong Kong Observatory
134A Nathan Road
Kowloon
Hong Kong

हङकङ वेधशाला
जुलाई 2022

³ “मौसम अवलोकन सम्बन्धी अनलाइन भिडियो पाठ्यक्रम” श्रेणीका सम्पूर्ण १३ शृंखलाहरू समावेश छन्।